

संघीय संसद
प्रतिनिधि सभा
विकास तथा प्रविधि समिति
नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक
सम्बन्धमा दफावार छलफल गरी पेश गरेको
समितिको प्रतिवेदन, २०७७

नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ (यसपछि "मूल ऐन" भनिएको) को र उक्त ऐनलाई संशोधन गर्न बनेको विधेयक (यसपछि "विधेयक" भनिएको) लाई संशोधन गर्न प्रस्ताव गरिएको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको प्रतिवेदन (यसपछि "प्रतिवेदन" भनिएको) को,-

१. विधेयकको दफा १ को उपदफा (२) को सट्टा देहायको उपदफा (२) राख्ने :-

"उपदफा (२) यो ऐन प्रमाणीकरण भएको मितिले तीस दिन पछि प्रारम्भ हुनेछ ।"

२. प्रतिवेदनको बुँदा नं २ बमोजिम कायम भएको विधेयकको दफा ४ को उपदफा (२) झिकी त्यसपछिको उपदफाक्रम मिलाउने र मूल ऐनको दफा ५ को उपदफा (१) को खण्ड (छ) पछि देहायको खण्ड (छ१) थप्ने:-

“(छ१) प्रतिनिधि, इन्जिनियरिङ विषय अध्ययन अध्यापन गराउने विश्व
विद्यालयमध्येबाट नेपाल सरकारले मनोनीत गरेको एकजना -सदस्य।”

३. विधेयकको दफा ७ को उपदफा (१) को खण्ड (घ) को सट्टा देहायको खण्ड (घ) राख्ने:-

“(घ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ती शुद्धीकरण, संगठित अपराध, वन्यजन्तु ओसारपसार, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय पाएको वा अन्य कुनै फौजदारी कसूरमा तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको,”

४. विधेयकको दफा ९ को मा संशोधन गर्न प्रस्ताव गरिएको दफा १४ को उपदफा (१) को खण्ड (ख) मा रहेको "तीनजना" भन्ने शब्दको सट्टा "एकजना महिला सहित तीनजना" भन्ने शब्दहरू थप्ने ।

५. प्रतिवेदनको बुँदा नं ६ झिकने र विधेयकको दफा १५ मा थप्न प्रस्ताव गरिएको दफा २१ख. को सट्टा देहायको दफा २१ख. राख्ने:-

“२१ख. मान्यता रद्द गर्न सिफारिस गर्ने: परिषद्ले दफा २१क. बमोजिम मान्यता दिएको शिक्षण संस्थाको अनुगमन गर्दा त्यस्ता संस्थाले पाठ्यक्रम, विद्यार्थीको भर्नाका आधार, भौतिक पूर्वाधार तथा शैक्षिक मापदण्ड पालना गरेको नदेखिएमा परिषद्ले त्यस्ता शिक्षण संस्थाको मान्यता रद्द गर्न नेपाल सरकार वा सम्बन्धित प्रदेश सरकारलाई सिफारिस गर्न सक्नेछ।”

६. प्रतिवेदनको बुँदा नं ९ झिकने र विधेयकको दफा २० मा संशोधन गर्न प्रस्ताव गरिएको दफा ३७ को सट्टा देहायको दफा ३७ राख्ने:-

“३७ नियम, विनियम, निर्देशिका, कार्यविधि र मापदण्ड बनाउन सक्ने: (१) यो ऐन कार्यान्वयन गर्न परिषद्ले आवश्यक नियम बनाउन सक्नेछ।”

(२) उपदफा (१) बमोजिम बनाएको नियम नेपाल सरकारबाट स्वीकृत भएपछि लागु हुनेछ।

(३) यो ऐन तथा उपदफा (१) बमोजिम बनेको नियम विपरीत नहुने गरी परिषद्ले आवश्यक विनियम, निर्देशिका, कार्यविधि र मापदण्ड बनाउन सक्नेछ ।

(४) यस ऐन बमोजिम परिषद्ले बनाएको नियम, विनियम, निर्देशिका, कार्यविधि र मापदण्ड सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गर्नु पर्नेछ।”

(मा. कल्याणी कुमारी खड्का)

सभापति

मिति: २०७७/०३/०२